

Num

Chapter 5

Nepali Interlinear

Reference: Nepali ERV

1
וַיִּדְבֹר ר-בֹּלְנוּבְּחֵי
יְהוָה פּרמप्रभुले
אֶל- לार्ई
מִשָּׁה मोशालार्ई
לְאַמֵּר : भन्दै
H0559 H4872 H0413 H3068 H1696

परमप्रभुले मोशालार्ई भन्दैभयो,

2
וַיִּשְׂאֵל יִשְׂרָאֵל בְּנֵי
אֶת- (लार्ई)
צֹו आज़ा-देऊ
זָב बहने
וְכָל- र-सबै
צָרָע कुष्ठरोगी
כָּל- सबै
הַמְּחִיבָה छाउनीबाट
מִן- बाहिर
וַיִּשְׁלַחוּ र-पठाऊन्
יִשְׂרָאֵל इस्राएलका
בְּנֵי छोराहरूलार्ई

וְכָל र-सबै
טָמֵא अशुद्ध
לְנַפְשׁ : लाशद्वारा
H5315 H2931 H3605

“इस्राएलका मानिसहरूलार्ई आज़ा देऊ कि यदि कसैलार्ई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलार्ई छोपर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलार्ई छाउनीबाट बाहिर निकाल्नु पर्छ।”

3
מִזְבֵּחַ פּוּרֻשׁדֵּעִי
עַד- (सम्म)
נִקְבָּה स्त्रीसम्म
תְּשַׁלְּחוּ פठाऊ
אֶל- (लार्ई)
מִחוּץ बाहिर
לְמַחְנֵה छाउनीबाट
תְּשַׁלְּחוּ पठाऊ
וְלֹא र-नअशुद्ध-पारून्
יִטְמְאוּ अशुद्ध-पारून्
H2145 H5704 H5347 H7971 H0413 H2351 H4264 H3808 H7971 H4264

אֶת- (लार्ई)
מִחַנֵּיהֶם तिनीहरूको-छाउनीहरू
אֲשֶׁר जहाँ
אֲנִי म
שָׁכַן बस्छु
בְּתוֹכָם : तिनीहरूबीचमा
H0853 H4264 H0589 H7931 H8432

म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरुषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलार्ई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलार्ई अपवित्र बनाउने छैनौ।”

4
וַיִּיעָשׂוּ- र-गरे
כִּן त्यसरी-नै
בְּנֵי छोराहरूले
יִשְׂרָאֵल इस्राएलका
וַיִּשְׁלַחוּ र-पठाए
אוֹתָם तिनीहरूलार्ई
אֶל- (लार्ई)
מִחוּץ बाहिर
לְמַחְנֵה छाउनीबाट
כַּאֲשֶׁר जसरी
דָּבַר बोलुभयो
H1696 H4264 H2351 H0413 H0853 H7971 H3478

יְהוָה पּरमप्रभुले
אֶל- लार्ई
מִשָּׁה मोशालार्ई
כִּן त्यसरी-नै
עָשׂוּ गरे
בְּנֵי छोराहरूले
יִשְׂרָאֵל : इस्राएलका
פּ । H4872 H0413 H3068 H3478

यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलार्ई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालार्ई भन्नुभए अनुसार तिनीहरूले गरे।

5
וַיִּדְבֹר ר-बֹּलְנוּבְּחֵי
יְהוָה पּरमप्रभुले
אֶל- लार्ई
מִשָּׁה मोशालार्ई
לְאַמֵּר : भन्दै
H0559 H4872 H0413 H3068 H1696

परमप्रभुले मोशालार्ई भन्नुभयो,

6
דָּבַר भन
אֶל- (लार्ई)
בְּנֵי छोराहरूलार्ई
יִשְׂרָאֵל इस्राएलका
אִישׁ पुरुष
אוֹ- वा
אִשָּׁה स्त्री
כִּי यदि
יַעֲשֶׂוּ गछन्
מִכָּל- कुनै-पनि
חַטָּאת पाप
הָאָדָם मानिसको
H0120 H3605 H0802 H0376 H3478 H0413 H1696

לְמַעַל विश्वासघात-गर्न
מַעַל विश्वासघात
בִּיהוָה पּरमप्रभुविरुद्ध
וְאִשָּׁמָה र-दोषी-हुनेछ
הַנְּפֹשׁ प्राण
הָהוּא : त्यो
H1931 H5315 H0816 H3068 H4604 H4603

“यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो।

וְהָמִישְׁתּוּ र-पाँचौंभाग	בְּרֹאשׁוֹ पूरैमा	אֲשָׁמוּ दोष	אֶת- (को)	וְהָשִׁיב र-फिर्ता-दिनेछन्	עָשָׂה गरेका	אֲשֶׁר जो	הִטָּאתָם तिनीहरूको-पाप	אֶת- (को)	וְהִתְנַחֵם र-स्वीकार-गरून्	7
H2549		H0817	H0853	H7725				H0853	H3034	

לֹא: त्यसलाई	אֲשָׁם दोषी-भयो	לְאֲשֶׁר जसलाई	וְנָתַן र-दिनेछन्	עָלָיו माथि	יִסַּח थप्रेछन्
	H0816		H5414		H3254

त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोडनु पर्छ जसलाई उसले सताए।

לִיהוָה परमप्रभुलाई	הַמּוֹשֵׁב फिर्ता-गरिने	הָאֲשָׁם दोष	אֵלָיו तिनलाई	הָאֲשָׁם दोष	לְהָשִׁיב फिर्ता-दिन्	נָאֵל छुटकारा-दिने	לְאִישׁ मानिसको	אֵין छैन	וְאִם- र-यदि	8
H3068	H7725	H0817	H0413	H0817	H7725		H0376	H0369		

עָלָיו: तिनलाई	בּוֹ त्यसद्वारा	יִכְפֹּר- प्रायश्चित्त-गर्नेछ	אֲשֶׁר जसद्वारा	הַכֹּפְרִים प्रायश्चित्तको	אֵיל भेडा	מִלֶּבֶד बाहेक	לְכֹהֵן पूजाहारीलाई
				H3725		H0905	H3548

तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्त छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रायश्चित्तको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रायश्चित्त गर्ने छ।

לּוֹ उनको	לְכֹהֵן पूजाहारीलाई	יִקְרִיבוּ चढाउनेछन्	אֲשֶׁר- जो	יִשְׂרְאֵל इस्राएलका	בְּנֵי- छोराहरूका	קָדְשֵׁי पवित्र-वस्तुहरू	לְכָל- सबै-लागि	תְּרוּמָה उपहार	וְכֹל- र-सबै	9
	H3548	H7126		H3478		H6944	H3605	H8641	H3605	

יְהִיָּה:
हुनेछ
[H1961](#)

“मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ।

פ ।	יְהִיָּה: हुनेछ	לּוֹ उनको	לְכֹהֵן पूजाहारीलाई	יָתֵן दिनेछन्	אֲשֶׁר- जो	אִישׁ हरेकले	יְהִי हुनेछन्	לּוֹ उनको	קָדְשֵׁי पवित्र-वस्तुहरू	אֶת- (को)	וְאִישׁ र-हरेकको	10
	H1961		H3548	H5414		H0376	H1961		H6944	H0853	H0376	

कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”

לְאִמֶּר: भन्दै	מִשָּׁלָה मोशालाई	אֵל- लाई	יְהוָה परमप्रभुले	וַיְדַבֵּר र-बोल्नुभयो
H0559	H4872	H0413	H3068	H1696

परमप्रभुले मोशालाई भन्नुभयो,

אֲשֶׁתּוֹ तिनको-पत्नी	תְּשֻׁטָהּ भ्रष्ट-हुन्छे	כִּי- यदि	אִישׁ कुनै-पनि	אִישׁ कुनै-पनि	אֲלֵהֶם तिनीहरूलाई	וְאִמְרָתָּ र-भन	יִשְׂרְאֵל इस्राएलका	בְּנֵי छोराहरूलाई	אֵל- (लाई)	דַּבַּר भन	12
H0802	H7847		H0376	H0376	H0413	H0559	H3478		H0413	H1696	

מִעַל: विश्वासघात	בּוֹ तिनविरुद्ध	וּמִעֲלָהּ र-विश्वासघात-गर्छे
H4604		H4603

“इस्राएलका मानिसहरूलाई यी कुराहरू भन: एकजना पुरुषकी पत्नी त्योसंग विश्वासघाती हुन सक्छे।

13 וְשָׂבַב אִישׁ אֶת־הַשְּׂכֵבֶת-וְרָעָה וְנִסְתָּרָה וְהָיָא
 र-सुत्छ र-पुरुष कोही-तिनसँग शयन-को शक्य-को वीर्य र-लुकिएको-छ र-लुकेएको-छ
 H7901 H0376 H0853 H7902 H2233 H5956 H0376 H5641 H1931

וְנִמְאַחַ אֵין וְהָיָה לָא נִתְפָּשָׂה:
 अशुद्ध-भईन् छैन र-साक्षी तिनीविरुद्ध र-तिनी समातिएकी नथिईन्
 H0369 H5707 H1931 H3808 H8610

तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छ भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ला अनि पत्नीले पनि तिनको पाप प्रकट नर्गलिन्।

14 וְעִבֵר עָלָיו רִוּחַ-קְנָאָה וְקָנָא אֶת-אִשְׁתּוֹ וְהָיָה נִטְמָאָה אוֹ-עִבֵר
 आउनेछ माथि आत्मा ईर्ष्याको ईर्ष्याको र-ईर्ष्या-गर्छ (लाई) तिनको-पत्नीलाई र-तिनी अशुद्ध-भईन् वा आउनेछ
 H7307 H7068 H7065 H0853 H0802 H1931

עָלָיו רִוּחַ-קְנָאָה וְקָנָא אֶת-אִשְׁתּוֹ וְהָיָה לָא נִטְמָאָה:
 माथि आत्मा ईर्ष्याको ईर्ष्याको र-ईर्ष्या-गर्छ (लाई) तिनको-पत्नीलाई र-तिनी अशुद्ध भएकी-छैन
 H7307 H7068 H7065 H0853 H0802 H1931 H3808

तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्।

15 וְהָבִיא הָאִישׁ אֶת-קְנָאָה וְהָבִיא אֶת-קְרִבְנָהּ עָלָיָהּ
 र-ल्याउनेछ पुरुषले तिनको-पत्नीलाई (लाई) तिनको-पत्नीलाई (मा) पूजाहारीकहाँ र-ल्याउनेछ (को) तिनीमाथि तिनको-भेटी
 H0935 H0376 H0853 H0413 H0802 H3548 H0935 H0853

עֲשִׂירֵת הָאֵיפָה קֶמַח שְׁעָרִים לֹא-יִצַק עָלָיו תֵּל וְלֹא-יִתֵּן עָלָיו לֶבְנָה
 दशौंभाग एपाको पीठो जौको नखन्नेछ नखन्नेछ माथि तेल र-नराख्नेछ राख्नेछ धूप माथि
 H6224 H0374 H7058 H8184 H3808 H3332 H8081 H5414 H3828

כִּי-מִנְחַת קִנְאָה הָיָה מִנְחַת אֲנָרְבַלִּים
 किनकि ईर्ष्याको अन्नबलि यो अन्नबलि
 H4503 H7068 H1931 H4503 H2142 H2146 H2146 H4503 H5771

त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौको पीठो लानु पर्छ। जौको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।

16 וְהִקְרִיב אֶת־הַכֹּהֵן וְהָעֵמֻדָה לֶפְנֵי יְהוָה:
 र-चढाउनेछ तिनलाई पूजाहारीले र-खडा-गराउनेछ सामु परमप्रभुको
 H7126 H0853 H3548 H5975 H6440 H3068

“तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउँछ।

17 וְלָקַח רִוּחַ-קְנָאָה מִיַּם הַחַיִּים וְקָנָא בְּכֹלֵי-חַרְשׁ וּמִן-הָעֵפָר אִשְׁרָה יְהוָה בְּקָרְקָע
 र-लिनेछ पूजाहारीले पानी पवित्र माटोको-भाँडामा माटोको र-हाल्नेछ (बाट) धूलो जो हुनेछ भुईँमा
 H3947 H3548 H4325 H6918 H3627 H2789 H6083 H1961 H7172

הַמַּיִם: אֶל-וְנָתַן הַכֹּהֵן יָקַח הַמִּשְׁכָּן
 पानीमा (मा) र-हाल्नेछ पूजाहारीले लिनेछ पवित्र-स्थानको
 H4325 H0413 H5414 H3548 H3947 H4908

तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भुईँको धूलो हाल्छन्।

וַתֵּן र-राख्नेछ	הַאִשָּׁה स्त्रीको	רֵאשִׁית शिर	אֶת- (को)	וּפָרַעַ र-खोल्नेछ	יְהוָה परमप्रभुको	לְפָנַי सामु	הָאִשָּׁה स्त्रीलाई	אֶת- (लाई)	הַכֹּהֵן पूजाहारीले	וְהָעֵמִיד र-खडा-गराउनेछ
H5414	H0802		H0853		H3068	H6440	H0802	H0853	H3548	H5975

מִי पानी	יְהוָה हुनेछन्	הַכֹּהֵן पूजाहारीको	וּבִיָּר र-हातमा	הוּא यो	קִנְיָאֵת ईर्ष्याको	מִנְחָתָהּ अन्नबलि	הַזִּכְרוֹן सम्झनाको	מִנְחָתָהּ अन्नबलि	אֶת (को)	כַּפֵּיהָ हतेलीमा	עַל- (माथि)
H4325	H1961	H3548	H3027	H1931	H7068	H4503	H2146	H4503	H0853	H3709	

הַמְאָרְרִים
श्राप-दिने

הַמְרִים
तितोको

[H0779](#)

[H4751](#)

पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्हो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याउँछ।

אֶתְּ तिमीसँग	אִישׁ कोही-पुरुषले	שָׁכַב सुतेको	לֹא छैन	אִם- यदि	הָאִשָּׁה स्त्रीलाई	אֶל- (लाई)	וְאָמַר र-भन्नेछ	הַכֹּהֵן पूजाहारीले	אֶתְּ तिनलाई	וְהַשְׂבִּיעַ र-शपथ-खुवाउनेछ
H0853	H0376	H7901	H3808		H0802	H0413	H0559	H3548	H0853	H7650

הָאִלֶּה: यी	הַמְאָרְרִים श्राप-दिने	הַמְרִים तितोको	מִמִּי पानीबाट	הַנְּקִי निर्दोष-होऊ	אִשָּׁה तिम्रो-पतिको	תָּחַת मुनि	שְׁמֹרָה अशुद्धता	שָׁטִית भ्रष्ट-भएकी	לֹא छैन	וְאִם- र-यदि
H0428	H0779	H4751	H4325	H5352	H0376	H8478	H2932	H7847	H3808	

“अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरुषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरुषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोकसान गर्ने छैन।

בָּהּ तिमीमा	אִישׁ कोही-पुरुषले	וַיִּתֵּן र-दिएको-छ	נְשָׂמָתָהּ अशुद्ध-भएको	וְכִי र-यदि	אִשָּׁה तिम्रो-पतिको	תָּחַת मुनि	שָׁטִית भ्रष्ट-भएकी	כִּי यदि	וְאִתְּ तर-तिमी
	H0376	H5414			H0376	H8478	H7847		

אִשָּׁה:
तिम्रो-पतिको

מִבְּלִעְדֶּי
तिम्रो-पतिबाहेक

שָׁכַבְתָּ
शयन

אֶת-
(को)

[H0376](#)

[H1107](#)

[H7903](#)

[H0853](#)

तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरुषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।

וַיִּבֶן बनाओस्	לְאִשָּׁה स्त्रीलाई	הַכֹּהֵן पूजाहारीले	וְאָמַר र-भन्नेछ	הָאִלֶּה श्रापको	בְּשָׁבְעָתָהּ शपथमा	הָאִשָּׁה स्त्रीलाई	אֶת- (लाई)	הַכֹּהֵן पूजाहारीले	וְהַשְׂבִּיעַ र-शपथ-खुवाउनेछ
H5414	H0802	H3548	H0559	H0423	H7621	H0802	H0853	H3548	H7650

וַיִּרְכָּב तिम्रो-जङ्घा	אֶת- (लाई)	יְהוָה परमप्रभुले	בְּיָמָיו दिनुभयो-बेलामा	עִמָּךְ तिम्रो-जनताको	בְּתוֹךְ बीचमा	וְלִשְׁבַּעָה र-शपथ	לְאִלֶּה श्राप	אוֹתָהּ तिमीलाई	יְהוָה परमप्रभुले
H3409	H0853	H3068	H5414		H8432	H7621	H0423	H0853	H3068

זָכָה:
फुल्ने

בְּטָנָהּ
तिम्रो-पेट

וְאֶת-
र

נִפְלֵת
खसाल्ने

[H6639](#)

[H0990](#)

[H0853](#)

[H5307](#)

तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराफ्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो। “यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ।

הָאִשָּׁה स्त्रीले	וְאָמַרְהָ र-भन्नेछ	יְהוָה जङ्घा	וְלִנְפֹלָהּ र-खसाल्न	בְּטֶן पेट	לְזַבּוֹתָהּ फुलाउन	בְּמִעְיָנָהּ तिम्रो-आन्ध्रामा	הָאִלֶּה यी	הַמְאָרְרִים श्राप-दिने	הַמַּיִם पानी	וְיָבֵא र-पस्नेछन्
H0802	H0559	H3409	H5307	H0990	H6638	H4578	H0428	H0779	H4325	H0935

אָמֵן
आमेन

אָמֵן
आमेन

[H0543](#)

[H0543](#)

पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिम्रोबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। आमेन, आमेन।’

23 וְכֵתֹב אֶת-הָאֱלֹת הָאֵלֹהִים הַכֹּהֵן בְּסֵפֶר וּמָחָה אֶל-מֵי הַמָּרִים: 23
 र-लेख्नेछ (लाई) श्रापहरू यी पूजाहारीले पुस्तकमा र-मेट्नेछ (मा) पानी तितोको
[H3789](#) [H0853](#) [H0423](#) [H0428](#) [H3548](#) [H0413](#) [H4325](#) [H4751](#)

“तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ।

24 וְהִשְׁקָה אֶת-הָאִשָּׁה אֶת-מֵי הַמָּרִים וְהָאִשָּׁה בָּהּ הַמַּיִם הַמְּאָרְרִים 24
 र-खुवाउनेछ (लाई) स्त्रीलाई (को) पानी तितोको श्राप-दिने र-पस्नेछन् तिनिमा पानी श्राप-दिने
[H8248](#) [H0853](#) [H0802](#) [H0853](#) [H4751](#) [H4325](#) [H0779](#) [H0935](#) [H4325](#) [H0779](#)

לְמָרִים: 24
 तितोपन-लागि
[H4751](#)

अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।

25 וְלָקַח וְהָיָה מִיָּד הָאִשָּׁה אֶת-מִנְחַת אֶת-וְהַגִּיף הַקָּנָאִת וְהַמְּנֹחֶה לְפָנָי 25
 र-लिनेछ पूजाहारीले हातबाट स्त्रीको स्त्रीको र-डुलाउनेछ ईर्ष्याको अन्नबलि (को) अन्नबलि (लाई) सामु
[H3947](#) [H3548](#) [H3027](#) [H0802](#) [H0853](#) [H4503](#) [H7068](#) [H0853](#) [H4503](#) [H6440](#) [H4503](#) [H0853](#)

וְהָיָה וְהַקְּרִיב אֶת-הַמִּזְבֵּחַ: 25
 परमप्रभुको र-चढाउनेछ त्यसलाई वेदीमा (मा)
[H3068](#) [H7126](#) [H0853](#) [H0413](#) [H4196](#)

“तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट यो वेदीमा ल्याउन पर्छ लिएर परमप्रभुको अघि डोलाउनु पर्छ।

26 וְקִמֵּץ וְהָיָה מִן-הַמְּנֹחֶה אֶת-אִזְכָּרְתָּהּ וְהִקְטִיר וְהַמְּנֹחֶה וְאֶת-יְשָׁקָה 26
 र-मुठ्ठी-लिनेछ पूजाहारीले बाट अन्नबलि (को) सम्झना-भाग र-धूप-जलाउनेछ वेदीमा र-पछि खुवाउनेछ
[H7061](#) [H3548](#) [H4503](#) [H0853](#) [H0234](#) [H4196](#) [H8248](#)

אֶת-הָאִשָּׁה אֶת-הַמַּיִם: 26
 (लाई) स्त्रीलाई (को) पानी
[H0853](#) [H0802](#) [H0853](#) [H4325](#)

पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ।

27 וְהִשְׁקָה אֶת-הַמַּיִם וְהִיָּתָה אִם-נִטְמָאָה וְתִמְעַל וְתִמְעַל בְּאִשְׁתָּהּ 27
 र-खुवाउनेछ (लाई) पानी र-हुनेछ यदि अशुद्ध-भएकी-छे र-विश्वासघात-गरेकी-छे र-विश्वासघात-गरेकी-छे विश्वासघात तिनको-पतिविरुद्ध
[H8248](#) [H0853](#) [H4325](#) [H1961](#) [H0935](#) [H4604](#) [H4603](#) [H0376](#)

וְבָאוּ וְהִשְׁקָה אֶת-הַמַּיִם הַמְּאָרְרִים לְמָרִים וְצִבְתָּהּ בְּטִנָּה וְנִפְלְהָ יָרְכָה וְהִיָּתָה 27
 र-पस्नेछन् तिनिमा पानी श्राप-दिने तितोपन-लागि र-फुल्नेछ तिनको-पेट र-खसाल्नेछ तिनको-जङ्घा तिनको-र-हुनेछ
[H0935](#) [H4325](#) [H0779](#) [H4751](#) [H6638](#) [H0990](#) [H5307](#) [H3409](#) [H1961](#)

הָאִשָּׁה לְאֵלֶּהָ בְּקָרֹב עִמָּה: 27
 स्त्री श्राप बीचमा तिनको-जनताको
[H0802](#) [H0423](#) [H7130](#)

जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे।

28 וְאִם-לֹא נִטְמָאָה הָאִשָּׁה וְהָיָה וְהָיָה וְהָיָה וְהָיָה 28
 र-यदि अशुद्ध भएकी-छैन स्त्री र-शुद्ध छे र-निर्दोष-हुनेछे र-गर्भ-धारण-गर्नेछे वीर्य
[H3808](#) [H0802](#) [H2889](#) [H1931](#) [H5352](#) [H2232](#) [H2233](#)

तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।

29 וְזֹאת תּוֹרַת הַקָּנָאִת אֲשֶׁר תִּשְׁטָה אִשָּׁה תָּחַת אִשָּׁה וְנִטְמָאָה: 29
 यो नियम ईर्ष्याको जब भ्रष्ट-हुन्छे स्त्री मुनि तिनको-पतिको र-अशुद्ध-भईन्
[H2063](#) [H8451](#) [H7068](#) [H0802](#) [H8478](#) [H0376](#)

“यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरुषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे,

אִשְׁתּוֹ	אֵת-	וְקָנָא	קָנָא	רוּחַ	עָלָיו	תַּעֲבֹר	אֱשֶׁר	אִישׁ	אִו
तिनको-पत्नीलाई	(लाई)	र-ईष्या-गर्छ	ईष्याको	आत्मा	माथि	आउनेछ	जो	पुरुषमाथि	वा
H0802	H0853	H7065	H7068	H7307				H0376	

הַתּוֹרָה	כָּל-	אֵת	הַכֹּהֵן	לֵה	וְעֹשֶׂה	יְהוָה	לִפְנֵי	הָאִשָּׁה	אֵת-	וְהַעֲמִיד
नियम	सबै	(को)	पूजाहारीले	तिनलाई	र-गर्नेछ	परमप्रभुको	सामु	स्त्रीलाई	(लाई)	र-खडा-गराउनेछ
H8451	H3605	H0853	H3548			H3068	H6440	H0802	H0853	H5975

הַיָּאֵת:

यो

[H2063](#)

अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो।

פ	עֲוֹנָה:	אֵת-	תּוֹשָׁא	הַתּוֹא	וְהָאִשָּׁה	מֵעֵוֹן	הָאִישׁ	וְנִקָּה	
।	आफ्नो-पाप	(को)	बोक्नेछे	त्यो	र-स्त्री	पापबाट	पुरुष	र-निर्दोष-हुनेछ	
	H5771	H0853	H5375	H1931	H0802	H5771	H0376	H5352	

पुरुष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाउँछे।”